

|| ספר ראשון ||

פרק א ליום ראשון א לחודש
 א אֲשֶׁרִי הָאִישׁ אֲשֶׁר לֹא הִלֵּךְ בְּעֵצַת רָשָׁעִים
 וּבְדַרְךְ חָטָאִים לֹא עָמַד וּבִמְוֹשֵׁב לִצִּים לֹא יָשָׁב:
 ב כִּי אִם—בְּתוֹרַת יְהוָה חָפְצוֹ וּבְתוֹרָתוֹ יִהְיֶה
 יוֹמָם וּלְיָלֵלָה: ג וְהָיָה כַּעַץ שְׂתוּל עַל—פִּלְגֵי מַיִם
 אֲשֶׁר פָּרְיוֹ יִתֵּן בְּעֵתוֹ וְעֲלֵהוּ לֹא יִבּוֹל וְכֹל אֲשֶׁר—
 יַעֲשֶׂה יִצְלִיחַ: ד לֹא—כֵּן הָרָשָׁעִים כִּי אִם—כַּפֶּמֶץ
 אֲשֶׁר—תִּדְפְּנוּ רוּחַ: ה עַל—כֵּן לֹא—יִקְמוּ רָשָׁעִים
 בַּמִּשְׁפָּט וְחָטָאִים בְּעֵדַת צְדִיקִים: ו כִּי—יִדְעַע יְהוָה
 דַּרְךְ צְדִיקִים וְדַרְךְ רָשָׁעִים תֵּאבֹד:

פרק ב

א לְמָה רָגַשׁוּ גוֹיִם וּלְאֻמִּים יִהְיוּ—רִיק: ב יִתְיַאֲבוּ
 מַלְכֵי—אֶרֶץ וְרוֹזְנִים נוֹסְדוּ—יַחַד עַל—יְהוָה וְעַל—
 מְשִׁיחוֹ: ג נִנְתְּקָה אֶת—מוֹסְרוֹתֵימוֹ וּנְשָׁלִיכָה מִמֶּנּוּ
 עֲבֹתֵימוֹ: ד יוֹשֵׁב בְּשָׂמַיִם יִשְׁחַק אֲדָנִי יִלְעַג—לְמוֹ: ה
 אִז יִדְבַר אֱלִימוֹ בְּאִפּוֹ וּבַחֲרוֹנוֹ יִבְהַלְמוּ: ו וְאֲנִי
 נֹסַכְתִּי מַלְכֵי עַל—צִיּוֹן הֵר—קִדְשִׁי: ז אֲסַפְּרָה אֶל חַק
 יְהוָה אֲמַר אֵלַי בְּנֵי אֶתְּהָ אֲנִי הַיּוֹם יִלְדֶתִיךָ: ח שְׂאֵל
 מִמֶּנִּי וְאֶתְּנָה גוֹיִם נַחֲלֶתֶךָ וְאֶחָזֶתֶךָ אֶפְסֵי—אֶרֶץ: ט
 תִּרְעַם בְּשִׁבְטֵי בָרָזֶל כְּכֹלִי יוֹצֵר תִּנְפְּצֵם: י וְעַתָּה
 מַלְכִים הַשְּׂכִילוּ הַנּוֹסְרוּ שְׂפָטֵי אֶרֶץ: יא עֲבָדוּ אֶת—
 יְהוָה בִּירְאָה וּגִילוּ בִרְעֵדָה: יב נִשְׁקוּ—בַר פֶּן—יֵאָנַר

וְתֵאבְדוּ דַרְךְ כִּי—יִבְעַר כַּמְעַט אִפּוֹ אֲשֶׁרִי כָל—חוֹסֵי
 בוֹ:

פרק ג

א מְזֻמּוֹר לְדוֹד בְּבָרְחוֹ מִפְּנֵי אֲבִשְׁלוֹם בְּנוֹ: ב יְהוָה
 מָה—רַבּוֹ צָרִי רַבִּים קָמִים עָלַי: ג רַבִּים אֹמְרִים
 לְנַפְשִׁי אֵינִי יְשׁוּעָתָה לוֹ בֵּאלֹהִים סִלָּה: ד וְאַתָּה
 יְהוָה מִגֵּן בְּעַדִי כְבוֹדִי וּמְרִים רֵאשִׁי: ה קוֹלִי אֶל—
 יְהוָה אֶקְרָא וַיַּעֲנֵנִי מִהֵר קִדְשׁוֹ סִלָּה: ו אֲנִי שָׁכַבְתִּי
 וְאִישְׁנָה הִקְיַצְוֹתִי כִּי יְהוָה יִסְמְכֵנִי: ז לֹא—אֵיֶרָא
 מִרַבְּבוֹת עִם אֲשֶׁר סָבִיב שְׂתוֹ עָלַי: ח קוֹמָה יְהוָה
 הוֹשִׁיעֵנִי אֱלֹהֵי כִּי—הִכִּיתָ אֶת—כָּל—אֵיִבֵי לְחֵי שְׁנֵי
 רָשָׁעִים שִׁבְרָתָ: ט לִיהוָה הִישׁוּעָה עַל—עַמְּךָ בְּרַכְתֶּךָ
 סִלָּה:

פרק ד

א לְמַנְצֵחַ בְּנִגְיֹנוֹת מְזֻמּוֹר לְדוֹד: ב בְּקִרְאֵי עֲנַנִי אֱלֹהֵי
 צְדָקִי בְּצַר הִרְחַבְתָּ לִּי חֲנֻנִי וּשְׁמַע תַּפְּלֹתַי: ג בְּנִי—
 אִישׁ עַד—מָה כְבוֹדִי לְכֹלֵמָה תִּאֶהְבֹּן רִיק תִּבְקָשׁוּ
 כְּזָב סִלָּה: ד וְדַעוּ כִּי—הִפְלָה יְהוָה חֲסִיד לוֹ יְהוָה
 יִשְׁמַע בְּקִרְאֵי אֱלִיוֹ: ה רָגְזוּ וְאֶל—תַּחֲטְאוּ אֹמְרוּ
 בְּלִבְבְּכֶם עַל—מִשְׁפַּכְּכֶם וְדַמּוּ סִלָּה: ו זָבְחוּ זִבְחֵי—
 צְדָק וּבִטְחוּ אֶל—יְהוָה: ז רַבִּים אֹמְרִים מִי—יִרְאֵנוּ טוֹב
 נְסֵה—עָלֵינוּ אֹר פְּנִיךָ יְהוָה: ח נִתְּתָה שְׂמֹחָה בְּלִבִּי

॥ पुस्तक पहिले ॥ - ספר ראשון ॥

गीत १ तारीख १/२५/१९९९ रविवार / ליום ראשון
 ✎ ✎ आशरे हाईश आशेर । लो हालाख
 बाआत्साथ रेशाईम उव्हदेरेख हात्ताईम लो
 आमाद उव्हमोशाव्ह लेत्सीम लो याशाव्ह. २ की ईम
 बेतोरथ आदोनाय हेफेत्सो उव्हतोरथो येहग्गे
 योमाम वालायला. ३ वेहाय्या केएत्स शाथूल-आल-
 पालगे-मायिम आशेर पिरयो । यित्तेन बेइत्तो
 वेआलेहू लो-यिबोल वेखोल आशेर-याआसे
 यात्सलीह्याह. ४ लो- खेन हारेशाईम की इम-
 काम्मोत्स आशेर-तिद्वेफेनु रूव्हाह. ५ आल-केन ।
 लो-याकुमू रेशाईम बाम्मिशपात वेहात्ताईम बाआदाथ
 त्सादीकीम. ६ की-योदेया आदोनाय देरेख
 त्सादीकीम वेदेरेख रेशाईम तोव्हेद.

गीत २

२ ✎ लाम्मा रागेशू गोयिम उल्लउम्मीम येहग्गू-रीक.
 ३ यिथयात्सेव्हू । मालखे-एरेत्स वेरोजेनीम
 नोसेदू याहाद आल-आदोनाय वेआल-मेशीहो. ४
 नेनातेका एथ-मोसेरोथेमो वेनाशलीखा मिम्मेन्नु

॥ पुस्तक पहिले ॥ - ספר ראשון ॥

गीत १ तारीख १/२५/१९९९ रविवार / ליום ראשון
 ✎ ✎ सुखी पुरूष तो, जो दृष्टांच्या मार्गदर्शनाखाली
 वागत नाही, आणि पाण्यांच्या मार्गात उभा
 राहत नाही, आणि धर्मनिंदकांच्या बैठकीत बसत
 नाही. २ तर परमेश्वरी तोराच्या अभ्यासात ध्यान
 लावतो, आणि तो दिवसरात्र त्याच्या चिंतनात
 घालवितो. ३ आणि जे पाण्याच्या प्रवाहाजवळ
 लावलेले झाड, आपल्या ऋतूंत आपले फळ देते,
 आणि ज्याचे पान कोमेजत नाही, आणि जे काही तो
 करितो, त्यांत त्याची भरभराट होईल. ४ दृष्ट असे
 नाहीत जसा, वारा उडवतो त्या भुसकटाप्रमाणे ते
 आहेत. ५ त्यामुळे दृष्ट- पापी, धार्मीकांच्या सभेत उभे
 राहणार नाहीत. ६ कां की, ईश्वर धार्मिकांचा मार्ग
 जाणतो, परंतु दृष्टांचा मार्ग नाश पावेल.

गीत २

२ ✎ १ राष्ट्रांचा गोंगाट का चालला आहे? आणि लोक
 व्यर्थ पुटपुटणे कां करितात? २ भुमीवरील राजे
 विरूध्द उभे आहेत, आणि राज्यकर्ते एकत्र मिळून
 सल्लामसलत करतात देवाविरूध्द व त्याच्या माशीयाह
 विरूध्द. ३ आपण त्यांची बंधने तोडू, आणि त्यांचे दोर